

अनुसूची-२
(दफा ४ तथा अनुसूची-१ को भाग-१ सँग सम्बन्धित)



पौवादुङमा गाउँपालिका

स्थानीय राजपत्र

खण्ड:- ८

संख्या:- ०१

मिति:- २०८२/०३/०९

भाग-१

पौवादुङमा गाउँपालिका

पौवादुङमा गाउँपालिकाको विनियोजन ऐन, २०८२

प्रस्तावना: पौवादुङमा गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम पौवादुङमा गाउँसभाले यो ऐन बनाएको छ ।

संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “पौवादुडमा गाउँपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

आर्थिक वर्ष २०८२।८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८२।८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम **रु ४०,७६,६१,८७९।-** (**चालीस करोड लाख एकचालिस हजार रुपैया मात्र**) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त पौवादुडमा गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची—१ (दफा २ सँग सम्बन्धित) नेपालको संविधानको धारा २२९ (२) बमोजिम सञ्चित कोषबाट विनियोजन हुने रकम (रकम रु. मा)						
क्र.स	अनुदान सङ्ख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका	१०,९४,०८,८७९।	४,६६,००,०००।		१५,६०,०८,८७९।
२		वडा कार्यालय	८१,७०,०००	९८,३०,०००।		१,८०,००,०००।
३		संघिय सशर्त तर्फ	१८,९३,००,०००।	१,९९,००,०००।		२०,९२,००,०००।
४		प्रदेश सशर्त तर्फ	६२,५३,०००।	१,८२,००,०००।		२,४४,५३,०००।
५		ऋणको साँवा व्याज भुक्तानी				
६		लगानी (सेयर\ऋण)				
	जम्मा		३१,३१,३१,८७९।	९,४५,३०,०००।		४०,७६,६१,८७९।

नोट:- विषयगत शाखाहरूको बजेट र गाउँ कार्यपालिकाको बजेट एकै ठाउँमा राखिएको छ ।

अनुसूची-२ आगामी आ.व.को राजस्व अनुमान २०८२/०८३				
क्र.स	राजस्वको स्रोत	आ.व. २०८१/८२को लागि संसोधित अनुमान	आ.व. २०८२/८३ को लागि अनुमान	कैफियत
१	अन्तरसरकारी वित्त हस्तान्तरण	२८,८९,५६,०००।	३२,२४,७९,०००।	
	क) संघीय सरकार	२६,१९,३४,०००।-	२९,१०,००,०००-	
	वित्तिय समानिकरण अनुदान	८,००,००,०००।-	८,१८,००,०००।-	
	सशर्त अनुदान चालु	१७,४७,०८,०००।-	१८,१८,००,०००।-	
	समपूरक अनुदान	०	१,४०,००,०००।-	
	विषेश अनुदान चालु		७५,००,०००	
	विषेश अनुदान पुँजिगत	५०,००,०००।-	५०,००,०००।-	
	सशर्त अनुदान पुँजिगत	२२,२६,०००।-	९,००,०००।-	
	ख) प्रदेश सरकार	२,७०,२२,०००।-	३,१४,७९,०००।-	
	वित्तिय समानिकरण अनुदान	४५,९१,०००।-	७०,२६,०००।-	
	सशर्त अनुदान चालु	५५,८१,०००	६२,५३,०००।-	
	समपूरक अनुदान	९७,५०,०००।-	१,६०,००,०००।-	
	विषेश अनुदान		०	
	सशर्त अनुदान पुँजिगत	७१,००,०००।-	२२,००,०००।-	
२	राजस्व बाँडाफाँड	७,८३,८५,०००।-	७,८५,८२,८७९।-	
	मूल्य अभिवृद्धि कर	५,५६,७७,२६०।-	५,५४,८४,१५९।-	
	अन्तः शुल्क	२,०२,२२,७४०।-	१,८४,८२,७२०।-	
	सवारी साधन कर (प्रदेश)	२४,८५,०००।-	४६,५२,०००।-	
	बाँडफाँड भई प्राप्त रोयल्टी	०	०	
३	आन्तरिक स्रोत	१,८६,१७,१२७।-	६६,००,०००।-	
	गत आ.व.को नगद मौज्दात (अ.ल्या.)	१,३३,००,०००।-	०	
	आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व)	५३,१७,१२७।-	६६,००,०००।-	
	कूल जम्मा	३८,५९,५८,१२७।-	४०,७६,६१,८७९।-	

आज्ञाले,

नविन भट्टराई

प्रमुख प्रशासकीय अधिकृत